

टीम नर्थ योर्कशायरको भाग बन्नुहोस्

सुरक्षति यात्रा गर्नुहोस्

- आफ्नो यात्रा को योजना गर्नुहोस्, के तपाईं साइकल चलाउन सक्नुहुन्छ वा हडिन सक्नुहुन्छ?
- के तपाईं अफ-पीक अर्थात् कम भडि हुने समयमा यात्रा गर्न सक्नुहुन्छ?
- आफ्नो यात्रामा नसिकदि एउटा मास्क र स्यानटिइजर साथमा लानुहोस् ।
- तपाईंको यात्रा सुरु गर्नुभन्दा अगाडी हातलाई राम्रोसँग धुनुहोस् या स्यानटिइज गर्नुहोस् ।
- नर्थ योर्कशायरमा सबैलाई सुरक्षति राख्न तपाईंको भूमिका खेल्नुहोस् ।

STAY SAFE
IN NORTH YORKSHIRE

यदी तपाईंलाई ज्वरो, खोकी या सुंघने क्षमतामा बदलाव, स्वादमा परिवर्तन जस्ता लक्षणहरु देखापरेमा या छन् भने " टेस्ट" अर्थात् परीक्षण को लागि यहाँ www.northyorks.gov.uk/TestandTrace बूक गर्नुहोस र घरमा आफुलाई सेल्फ आइसोलेट गर्नुहोस् ।